



कर शिक्षा पुस्तिका, २०२०

विषयसूची

आयकर	४
मूल्य अभिवृद्धि कर	२२
अन्तःशुल्क	३४
मिसम्याचसम्बन्धी जानकारी	३८
आर्थिक वर्ष २०८०/०८१ का लागि भुक्तानीमा करकट्टी र करको दरसम्बन्धी जानकारी	४०

पुस्तक	: कर शिक्षा पुस्तिका, २०८०
प्रकाशक	: करदाता सेवा कार्यालय श्रीनगर, सल्यान
संस्करण	: पहिलो २०८० असार
सर्वाधिकार	: करदाता सेवा कार्यालय श्रीनगर, सल्यान
लेआउट	: मनोज बोहरा
मुद्रण	: जनता प्रेस हाउस प्रा.लि., ०१-४३७८३३०

कर शिक्षा पुस्तिका, २०८०

करसम्बन्धी सचेतना अभिवृद्धि गरी कर कानुनको परिपालनाको अवस्था सुधार गर्ने र आर्थिक ऐन, २०८० ले ल्याएका करसम्बन्धी प्रावधानबाटे कर दातालाई जानकारी गराई बढीभन्दा बढी करदाता उक्त सुविधाबाट लाभान्वित हुने अवस्था सिर्जना गर्ने र कर कानुनसम्बन्धी सामान्य जानकारीको अभावमा कुनै पनि करदाता थप कर, शुल्क, ब्याज र जरिवानामा पर्नु नपरोस् भन्ने अभिप्रायले यो “कर शिक्षा पुस्तिका” प्रकाशन गरिएको छ ।

यस पुस्तिकाका विभिन्न खण्डमा कर कानुनसम्बन्धी आधारभूत जानकारी, आय विवरणका प्रकार र दाखिला गर्नुपर्ने आयकरसम्बन्धी जानकारी, भुक्तानीमा करकट्टी र करका दरसम्बन्धी जानकारी र आर्थिक ऐन, २०८० ले करससम्बन्धी गरेका व्यवस्थासम्बन्धी जानकारी समावेश गरिएको छ ।

यस पुस्तिकाको अध्ययनबाट आफू लाभान्वित भई अन्य करदाताहरूलाई समेत सोसम्बन्धी जानकारी दिई स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने कार्यमा सहयोग गरिदिनुहुने छ भन्ने अपेक्षा गरिएको छ ।

आयकर

PAN भनेको के हो? PAN र VAT No . एउटै हो कि फरक?

- » PAN भनेको Permanent Account Number (स्थायी लेखा नम्बर) हो, जुन ९ अड्कको हुन्छ ।
- » जसरी नागरिकलाई चिनाउने नागरिकता नम्बर हुन्छ, विद्यार्थीलाई चिनाउने रोल नम्बर हुन्छ, बैड्कमा खाता खोल्नेको एउटा छुट्टै खाता नम्बर हुन्छ, त्यसरी नै व्यवसाय गर्ने व्यक्ति/निकायलाई चिनाउने एउटा अद्वितीय (Unique) नम्बर हुन्छ । त्यसैलाई PAN भनिन्छ । जस्तै: ABC Company Pvt . Ltd ., PAN 617222222 | नेपाल किराना पसल 616263640 आदि । अतः PAN नलिईकन कारोबार गर्न पाइँदैन । PAN विनाको कारोबारलाई राज्य/कानूनले चिन्दैन ।
- » PAN व्यवसायीको चिनारी हो । व्यवसायको जन्मकुण्डली PAN मै समावेश हुन्छ ।
- » जब कुनै करदाता VAT मा दर्ता हुन्छ, तब PAN लाई नै VAT No. भनिन्छ । VAT No. र PAN छुट्टाछुट्टै हुँदैन । जुनसुकै र जतिसुकै कारोबार गर्ने भए तापनि एक व्यक्ति/निकायका लागि एउटा मात्र PAN/VAT No. हुन्छ ।

म व्यवसाय गर्ने सोचमा छु । यसका लागि मैले के के गर्नुपर्छ ?

- » तपाईंले व्यवसाय सञ्चालन गर्नुपूर्व कर कार्यालयबाट स्थायी लेखा नम्बर (PAN) लिनुपर्छ ।
- » सम्बन्धित स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालय, औषधि विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय आदिमा आफ्नो व्यवसाय दर्ता गरेपछि मात्र कर कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्छ ।

मेरो व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छु । मैले कर कार्यालयमा पनि दर्ता गर्नुपर्छ र ?

- » अवश्य पर्छ ।
- » कर कार्यालयबाट स्थायी लेखा नम्बर लिएपछि मात्र करका दृष्टिमा तपाईंको कारोबार वैधानिक हुन्छ ।

मेरो फर्म २०७७।०८।०९ मा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको हो तर मसँग स्थायी लेखा नम्बर छैन । अब स्थायी लेखा नम्बर लिँदा मैले कर तिर्नुपर्द्ध र ?

- » आयकर ऐन, २०५८ को दफा ७८(४) ले व्यवसाय सञ्चालन गर्नुपूर्व स्थायी लेखा नम्बर लिनुपर्ने र दफा ७८(५) ले स्थायी लेखा नम्बर नलिएको भन्दैमा करको दायित्वबाट उन्मुक्ति नमिल्ने व्यवस्था गरेको छ ।
- » त्यसैले तपाईंले आ.व. २०७७।०९।८ देखि नै तपाईंको कारोबारबमोजिम लाग्ने कर र ढिला शुल्क तिर्नुपर्दछ ।

आयकरमा दर्ता

- » Business PAN: व्यवसाय गर्ने हरेक व्यक्ति, निकाय, फर्म, सहकारी, गैरसरकारी संस्था, गैरनाफामूलक सञ्च असंस्था, समिति लगायत सबैले कारोबार सुरु गर्नुभन्दा अघि दर्ता हुनु पर्न निकायमा व्यवसाय दर्ता गरी व्यावसायिक स्थायी लेखा नम्बर लिएर मात्र व्यवसाय गर्नुपर्ने ।
- » P-PAN: रोजगारीको आय भएका, घरबहाल आय भएका, डाक्टर, पाइलट, इन्जिनियर, कलाकार लगायत पेसाविद् (जसले व्यक्तिगत व्यवसाय दर्ता गरेका छैनन् अर्थात Business PAN लिएका छैनन) ले अनिवार्य रूपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने ।
- » W-PAN: अग्रिम रूपमा करकट्टी गर्ने तर व्यावसायिक स्थायी लेखा नम्बर लिनु नपर्ने प्रकृतिका निकाय (सरकारी कार्यालय, सरकारी विद्यालय आदि) ले Withholdee PAN- WPAN लिनु पर्ने ।
- » नेपाल सरकारले PAN For All को नीति अड्गीकार गरेको छ ।

मेरो पसल छ । त्यसको स्थायी लेखा नम्बर लिइसकेको छ । म अन्तै रोजगारी पनि गर्दूँ । त्यसका लागि छुट्टै स्थायी लेखा नम्बर लिनुपर्द्ध र ?

- » एक व्यक्तिले एकभन्दा बढी स्थायी लेखा नम्बर लिनु हुँदैन वा लिन पाईँदैन ।
- » तपाईं एउटै PAN दुवैतिर प्रयोग गर्न सक्नुहुन्छ । वार्षिक रूपमा आय विवरण पेस गर्दा व्यवसायको आय र रोजगारीको आय दुवैलाई

समेटेर पेस गर्नुपर्छ ।

- » व्यावसायिक स्थायी लेखा नम्बर लिइसकेको प्राकृतिक व्यक्तिले रोजगारी गर्दा वा व्यक्तिगत स्थायी लेखा नम्बर लिइसकेको व्यक्तिले प्रोप्राइटरसिप फर्म दर्ता गर्दा छुट्टै स्थायी लेखा नम्बर लिनु पर्दैन । अग्रिम कर कट्टीका लागि रोजगारीदातालाई Business PAN नै उपलब्ध गराउनु पर्दछ ।
- » व्यवसाय गर्नका लागि PPAN लाई Business PAN मा Upgrade गर्नुपर्दछ ।
- » त्यसैगरी व्यवसाय छाडेर रोजगारी गर्नका लागि सोही BPAN लाई PPAN मा Downgrade गर्नुपर्दछ ।
- » एउटै प्राकृतिक व्यक्तिले एकभन्दा बढी स्थानमा वा एकभन्दा बढी प्रोप्राइटरसिप फर्म दर्ता गर्दा नयाँ स्थायी लेखा नम्बरका लागि आवेदन नदिई अतिरिक्त कारोबार थज्नका लागि निवेदन पेस गर्नुपर्दछ ।

मेरो व्यवसाय हाल PAN मा छ । म अब VAT मा जान चाहन्छु । त्यसका लागि मैले छुट्टै PAN लिनुपर्छ र?

- » आयकरमा दर्ता भएको व्यक्ति मूअकर वा अन्तःशुल्कमा दर्ता हुँदा नयाँ स्थायी लेखा नम्बर जारी हुँदैन, पहिलेकै स्थायी लेखा नम्बर Upgrade हुन्छ ।
- » एक पटक स्थायी लेखा नम्बर स्थगन गरेको व्यक्तिले फेरि व्यवसाय सुरु गर्दा नयाँ स्थायी लेखा नम्बरका लागि आवेदन नदिई पहिलेकै स्थायी लेखा नम्बर Re-Registration (RR) गर्नका लागि निवेदन दिनु पर्दछ ।
- » स्थायी लेखा नम्बर व्यक्तिलाई प्रदान गरिने हुँदा एउटा व्यक्तिलाई जारी गरिएको स्थायी लेखा नम्बर अर्को व्यक्तिको नाममा नामसारी हुँदैन । व्यावसायिक फर्म मात्र नामसारी गर्न मिल्छ । प्यान नामसारी गर्न मिल्दैन ।

मैले व्यवसाय गरेबापत कर कहिले र कसरी तिर्नुपर्छ?

- पूर्वानुमानित आय विवरण (डो०१) बुझाउने करदाताले तिर्नुपर्ने कर**
- » पूर्वानुमानित कर विवरण बुझाउने करदाता (वार्षिक कारोबार रु.

३० लाखसम्म वा आय रु. ३ लाख हुने करदाता) अर्थात् डें०१ आय विवरण बुझाउने करदाताका लागि आ. व. २०७९/०८० मा निम्नबमोजिम कर लाग्दछ ।

क्र. सं.	कुन क्षेत्रमा सञ्चालित व्यवसाय?	करको दर (रु.)
१	गाउँपालिका क्षेत्रमा	२,५०० ००
२	नगरपालिका क्षेत्रमा	४,००० ००
३	महानगर/उपमहानगरपालिका क्षेत्रमा	७,५०० ००

आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना अर्थात् असोज मसान्तभित्र आय विवरण र सोबमोजिमको कर दाखिला गर्नुपर्दछ ।

कारोबारका आधारमा आय विवरण (डें०२) बुझाउने करदाताले तिर्नुपर्ने कर

- » आर्थिक वर्ष २०७९/०८० को आय विवरण पेस गर्दा वार्षिक रु. ३० लाखभन्दा माथि र रु. १ करोडसम्म कारोबार गरेका अथवा वार्षिक रु. ९० लाखसम्म आय भएका करदाताले डें०२ विवरण भर्न पाउने व्यवस्था छ ।
- » डें०२ आय विवरण पेस गर्नहरूका आय विवरणतर्फका विभिन्न अनुसूचीहरू भर्नुपर्ने व्यवस्था छ ।
- » हाल डें०२ विवरण भर्ने करदाताहरूले अनुसूची-१० बमोजिमको दाबी रकम तिर्नुपर्ने करमा मिलान गर्न पाउने व्यवस्था गरिएको छ ।
- » आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना अर्थात् असोज मसान्तभित्र आय विवरण र सोबमोजिमको कर दाखिला गर्नुपर्दछ ।
- » कारोबारका आधारमा आय विवरण (डें०२) बुझाउने करदाताले तिर्नुपर्ने कर

खण्ड-क : ३० लाख रुपियाँसम्मको कारोबारमा

क्र. सं.	व्यवसाय हुने क्षेत्र	करको दर (रु.)
१	गाउँपालिका क्षेत्रमा	२,५०० ००
२	नगरपालिका क्षेत्रमा	४,००० ००
३	महानगर/उपमहानगरपालिका क्षेत्रमा	७,५०० ००

खण्ड-ख : ३० लाख रुपियाँभन्दा माथि ५० लाख रुपियाँसम्मको कारोबारमा

क्र. सं.	व्यवसायको प्रकार	करको दर (रु.)
१	ग्याँस, चुरोट आदिको कारोबार गर्ने	०.२५%
२	ग्यास, चुरोटबाहेकको कारोबार गर्ने	१%
३	सेवा व्यवसाय गर्ने	२%

खण्ड-ग : ५० लाख रुपियाँभन्दा माथि १ करोड रुपियाँसम्मको कारोबारमा

क्र. सं.	व्यवसायको प्रकार	करको दर (रु.)
१	ग्याँस, चुरोट आदिको कारोबार गर्ने	०.३%
२	ग्यास, चुरोटबाहेकको कारोबार गर्ने	०.८%
३	सेवा व्यवसाय गर्ने	२%

म हार्डवेयरको व्यापार गर्दछु । मेरो पसल नगरपालिका अन्तर्गत पर्दछ । आ.व. २०७५।१०२० मा मेरो कारोबार रु. २० लाख भयो । अब मैले डे०२ विवरण भर्दा कति कर तिनुपर्दछ?

कर गणना

क्र. सं.	विवरण	करको कर	जम्मा कर रु.
१.	नगरपालिका क्षेत्रमा रु. ३० लाखसम्मको कारोबारमा लाग्ने कर	रु.४,००० ००	४,००० ००
२.	रु. ३० लाखभन्दा माथि रु. ५० लाखसम्मको कारोबारमा लाग्ने कर	१% (२० लाखमा)	२०,००० ००
३.	रु. ५० लाखभन्दा माथि रु. ८० लाखसम्मको कारोबारमा लाग्ने कर	०.८% (रु. ३० लाखमा)	२४,००० ००

८० लाख रुपियाँको कारोबारमा लाग्ने जम्मा कर ४८,००० |००

* तोकिएको समयावधिभित्र विवरण र कर दाखिला नगरेमा छुट्टै जरिवाना लाग्दछ ।

डे०३ आय विवरण बुझाउने करदाताले तिर्नुपर्ने कर

- » रु. १ करोडभन्दा बढीको कारोबार गर्ने एकलौटी फर्म, निकाय, संस्था आदिले डे०३ आय विवरण पेस गर्नुपर्दछ ।
- » डे०३ आय विवरण बुझाउने करदाताले कर परीक्षकबाट लेखापरीक्षण गराई सोही आधारमा कर तिर्नुपर्दछ ।
- » डे०३ आय विवरण पेस गर्नहरूका आय विवरणतर्फका विभिन्न अनुसूचीहरू भर्नुपर्ने व्यवस्था छ ।
- » हाल डे०३ विवरण भर्ने करदाताहरूले अनुसूची-१० बमोजिमको दाबी रकम तिर्नुपर्ने करमा मिलान गर्न पाउने व्यवस्था गरिएको छ ।
- » आर्थिक वर्ष समाप्त भएका मितिले ३ महिना अर्थात् असोज मसान्तभित्र आय विवरण र सोबमोजिमको कर दाखिला गर्नुपर्दछ । सो अवधिमा आय विवरण पेस गर्न नसक्ने भएमा असोज मसान्तभित्र निवेदन दिई ३ महिना (पुस मसान्तसम्म)का लागि म्याद थप लिन सकिने व्यवस्था छ । म्याद थप लिएको अवधिभित्र विवरण पेस गरेमा जरिवाना लाग्दैन ।
- » डे०३ आय विवरण पेस गर्ने करदाताले विभिन्न प्रकारका खर्चकही गर्न पाउने व्यवस्था छ । जस्तै: खरिदको लागत खर्च, ब्याच खर्च, छास कही खर्च, प्रशासनिक खर्च आदि ।
- » डे०३ विवरण पेस गर्ने करदाताले आफ्नो कारोबार शून्य भए तापनि कारोबार Audit गराउनुपर्दछ ।

निकायका लागि लागु हुने करको कर (२०८०/१०८१)

क्र. सं.	व्यवसाय/निकायको विवरण/आयको अवस्था	करको दर	कैफियत
१.	सामान्य व्यवसाय गर्ने निकाय	२५%	
२.	बैंक/वित्तीय संस्था/मनी ट्रान्सफर	३०%	
३.	पेट्रोलियम पदार्थ	३०%	
४.	मदिरा/बियर/खेनी/चुरोट/बिंडी/पाना मसला	३०%	
५.	पुँजी बजार व्यवसाय	३०%	

६.	धितोपत्र व्यवसाय	३०%	
७.	दूर सञ्चार वा इन्टरनेट सेवा	३०%	
८.	सार्वजनिक गुठीअन्तर्गत दर्ता भई सञ्चालित विद्यालय/महाविद्यालयको करयोग्य आयमा	२०%	

सहकारी संस्थाका लागु हुने करको दर (२०८०/१०८१)

क्र. सं.	सहकारी सञ्चालन हुने क्षेत्र	करको दर	कैफियत
१.	गाउँपालिका	नलाग्ने	सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको
२.	नगरपालिका	५%	सहकारी संस्थाले कर छुट हुने कारोबारबाहेको
३.	उपमहानगरपालिका	७%	कारोबार गरेमा लाग्ने करको दर।
४.	महानगरपालिका	१०%	

क्र. सं.	सहकारी सञ्चालन हुने क्षेत्र	करको दर	कैफियत
१.	गाउँपालिका	नलाग्ने	बचत तथा ऋणको कारोबार गर्न सहकारी संस्थाले गर्ने कारोबार (आय) मा लाग्ने करको दर।
२.	नगरपालिका	१०%	
३.	उपमहानगरपालिका	१५%	
४.	महानगरपालिका	२०%	

म VAT मा दर्ता छैन । मैले खातापाता राख्नुपर्दै?

- » पर्छ ।
- » तपाईं VAT वा PAN जेमा दर्ता भए पनि खातापाता (खरिद खाता/बिक्री खाता) राख्नुपर्दै र सोमा आफ्नो कारोबार नियमित रूपमा अद्यावधिक गर्नुपर्दै ।
- » खरिद खाता, बिक्री खाता वा मौज्दात पुस्तिका (Stock Book) स्वयम्भूले प्रमाणित गरी राख्नुपर्दै । विगतमा जस्तो खाता प्रमाणित गर्ने कर कार्यालय धाउनु पर्दैन ।

VAT मा दर्ता भएकाले मात्र बिल (बीजक) काटनुपर्छ भन्ने सुनिन्दू । के यो सत्य हो?

- » होइन ।
- » तपाईं VAT वा PAN जेमा दर्ता भए तापनि बिल काटनुपर्छ । भ्याटमा दर्ता भएकाले भ्याट बिल र प्यानमा दर्ता भएकाले प्यान बिल काटनुपर्छ ।

कति रुपियाँसम्मको कारोबार PAN Bill बाट गर्न पाइन्छ? यसको कुनै सीमा छैन?

- » PAN Bill को त्यस्तो छुट्टै सीमा छैन तर भ्याटमा दर्ता भएका करदाताले जति सुकै रुपियाँको कारोबार गरे तापनि PAN Bill काट्न पाइँदैन; VAT Bill नै काटनुपर्छ ।
- » सरकारी निकायले रु. २० हजारभन्दा बढीको खरिद गर्दा मूअ. करमा दर्ता भएका करदाताबाट मात्र खरिद गर्नुपर्ने कानुनी व्यवस्था भएकाले PAN Bill र VAT Bill को सीमाका विषयमा द्विविधा भएको हो ।

PAN बाट कति लाखसम्मको कारोबार गर्न पाइन्छ?

- » तपाईं मूअ. कर लाग्ने वस्तुको कारोबार गर्नुहुन्छ र तपाईंको कारोबार रु. ५० लाखभन्दा बढी छ भने तपाईंले भ्याटकै कारोबार गर्नुपर्छ ।
- » तपाईंको कारोबार रु. २० लाखभन्दा बढी छ र तपाईं सेवा व्यवसाय गर्नुहुन्छ भने तपाईंले भ्याटकै कारोबार गर्नुपर्छ ।
- » तपाईंको कारोबार वस्तु र सेवा मिश्रित छ भने तपाईंले रु. २० लाखमाथि भ्याटकै कारोबार गर्नुपर्छ ।
- » तपाईंको कारोबार रु. १ करोडभन्दा माथि छ तर तपाईंले मूअ. कर छुट हुने वस्तुको कारोबार मात्र गर्नुहुन्छ भने तपाईं PAN मै कारोबार गर्न सक्नुहुन्छ । भ्याटमा दर्ता हुनु पर्दैन ।

अहिले त रु. १ करोडसम्म PAN बाट कारोबार गर्न पाइन्छ भन्ने सुनिन्दू । यस बारेमा बुझाइदिनहोस् न ।

- » तपाईंले सुनेको कुरो डेउ१, डेउ२ र डेउ३ आय विवरणको पाटो हो, PAN र VAT को विषय होइन ।

- » आय विवरण पेस गर्ने विषय र PAN/VAT मा दर्ता हुनुपर्ने विषय फरक फरक हुन् ।
- » तपाईंले रु. ३० लाखभन्दा माथि र रु. १ करोडभन्दा तलको कारोबार गर्दा डें०२ आय विवरण पेस गर्न सक्नुहुन्छ तर तपाईंको कारोबारमा मू.अ. कर आकर्षित हुन्छ भने तपाईं VAT मा दर्ता हुनै पर्दछ ।
- » अतः रु. १ करोडभन्दा तल डें०२ भर्न पाइन्छ भन्दैमा त्यसैलाई PAN को सीमा नबुझ्नुहोला । विवरण भर्न पाइने र दर्ता हुने विषय फरक फरक हुन्छ ।

मैले करचुक्ता लगिसको मेरो मिसम्याच कसरी पन्यो ?

- » करचुक्ता प्रमाणपत्र र मिसम्याच फरक फरक विषय हुन् ।
- » कर चुक्ता दिँदा विशेषतः दर्ता अवधिदेखि हालसम्मको आय विवरण पेस गरे नगरेको, बक्यौता कर रहे नरहेको र Audit Report अनुसारको कर दाखिला गरे/नगरेको हेरिन्छ । करचुक्ता दिँदा मिसम्याच हेरिँदैन ।
- » त्यसै गरी डें०१ र डें०२ आय विवरण पेस गर्ने करदाताले स्वयम्भूत करचुक्ता प्रिन्ट गरी लिन सक्ने व्यवस्था गरिएकाले त्यसमा कार्यालयको भूमिकासमेत रहेंदैन र उक्त समयमा कार्यालयले मिसम्याच हेर्ने भन्ने पनि हुँैन ।
- » मिसम्याचका लागि छुट्टै छानबिन गरिन्छ । मिसम्याच देखिएमा छुट्टै कर निर्धारण गरिन्छ ।
- » आ.व. २०७७ |०७८ सम्मको मिसम्याचबापतको कर आर्थिक ऐन, २०७९ मार्फत विशेष सहलियत दिइएकाले उक्त सुविधा लिएर मिसम्याच तिर्ने करदाताहरूको छुट्टै कर निर्धारण हुँैन ।

मैले खरिद गरेकै थिइनँ, कसैले मेरो PAN मा राखिदियो होला र मिसम्याच परेछ । अब मैले के गर्ने होला ?

- » प्रथमतः तपाईंको कारोबारका विषयमा तपाईं नै जानकार हुनुपर्छ ।
- » तपाईंले खरिद गर्दा होस् वा बिक्री गर्दा - बीजक लिनेदिने गर्नुभयो भने तपाईं बलियो बन्नुहुन्छ । खरिद गरेका व्यवसायीबाट Confirmation Letter लिने गर्नुहोस् । खातापाता राख्नुहोस् ।
- » तपाईंको PAN मा वास्तविक कारोबार राखिदिएको हो वा भुलवश

कारोबार रिपोर्टिङ हुन गएको हो, Confirmation Letter+खरिद बीजकबाट थाहा हुन्छ ।

अनिवार्य विद्युतीय बीजक (Computer Billing) जारी गर्नुपर्ने करदाता

- » आ. व. २०७७/७८ वा २०७८/७९ मा मूल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये कुनै एक आ.व. को कारोबार रकम रु. ९० करोडभन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाता
- » तर कारोबारको प्रकृतिअनुसार उपभोक्ता/ग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैड़/वित्तीय संस्थाजस्ता निकायको कारोबारका हकमा यो व्यवस्था लागु नहुने ।
- » बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरू (काठमाडौं उपत्यकाबाहिरका समेत)
- » २०७९ श्रावण १ देखि अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने ।

(द्रष्टव्य: कम्प्युटर प्रणालीबाट जारी गरिने बीजकलाई विद्युतीय बीजक भनिन्छ ।)

आन्तरिक राजस्व विभागको मिति २०७५।११।२५ को सूचनामा तोकिएका देहायका करदाताहरूलाई विद्युतीय बीजक जारी गर्ने कार्यमा निरन्तरता

- » वार्षिक रु. ५ करोडभन्दा बढीको होटल, रेस्टुरेन्ट तथा चमेना गृहका साथै इन्टरनेट सेवा प्रदायक (ISP) को कारोबार गरेका करदाताहरू ।
- » वार्षिक रु. ९० करोडभन्दा बढीको कारोबार गरेका डिपार्टमेन्टल स्टोर, मार्ट र फ्लोरिड तथा फर्निसिङ्को कारोबार गरेका करदाताहरू ।
- » बक्स अफिस प्रणालीमा आबद्ध काठमाडौं उपत्यकाभित्रका सिनेमा हलहरू ।

आन्तरिक राजस्व विभागको मिति २०७५।१०।०७ को सूचनामा तोकिएका देहायका करदाताहरूले अनिवार्य विद्युतीय बीजक जारी गर्नुपर्ने

- » मदिरा, बियर, वाइन, स्प्रिट उत्पादन गर्ने सबै प्रतिष्ठानहरू,
- » चुरोट उत्पादन गर्ने सबै प्रतिष्ठानहरू,
- » गुट्खा उद्योगहरू,
- » आ. व. २०७८।०७९ मा वार्षिक रु. ५ करोडभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगहरू ।
- » यो व्यवस्था मिति २०७९।१०।०१ देखि लागु गरिएको छ ।

विद्युतीय बीजकसम्बन्धी अन्य जानकारी

- » जुनसुकै करदाताले अनुमति लिई स्वेच्छाले विद्युतीय बीजक जारी गर्न सक्ने ।
- » विद्युतीय माध्यमबाट बीजक जारी गर्ने करदाताले विभागमा सूचीकरण गरिएका विद्युतीय उपकरण तथा सफ्टवेयरहरू मात्र प्रयोग गर्नुपर्ने ।
- » विभागमा सूचीकरण गरिएका विद्युतीय बीजक सफ्टवेयरहरूको सूची विभागको वेबसाइटमा हेर्न सकिने ।
- » विद्युतीय बीजकसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयनमा रहेको ।
- » यस कार्यविधिको पालना नगरेमा रु. ५ लाख जरिवाना हुने ।

करचुक्ता आफै निकालन मिल्दू भन्ने सुनिएको थियो । यसबारे बुझाइदिनुहोस् न ।

- » तपाईँ डें०१ र डें०२ आय विवरण पेस गर्नुहुन्छ भने तपाईँ स्वयमले करचुक्ता निकालन र प्रिन्ट गर्न सक्नुहुन्छ । यस कामका लागि कार्यालय धाउनु पर्दैन ।
- » डें०३ आय विवरण पेस गर्न करदाताले चाहिँ कार्यालयबाटै करचुक्ता लिनुपर्छ ।
- » डें०१ र डें०२ आय विवरणको करचुक्ता System बाट करदाता स्वयमले निकालन मिल्ने भएकाले उक्त करचुक्तामा कर अधिकृत हस्ताक्षर र कार्यालयको छाप आवश्यक पर्दैन ।
- » त्यसै गरी व्यक्तिगत करचुक्ता पनि आफै निकालन मिल्दैन, कार्यालयबाटै लिनुपर्छ । व्यक्तिगत करचुक्ता लिन e-TDS समेत गरेको हुनुपर्दछ ।

TDS/e-TDS सम्बन्धी सङ्क्षिप्त जानकारी

- » भुक्तानी गर्दा गरिने कर कट्टीबापतको रकम महिना भुक्तान भएको २५ दिनभित्र बैडमार्फत कर कार्यालयमा बुझाउनुपर्दछ ।
- » अग्रिम कर कट्टी गर्ने निकायले TDS बापतको रकम एकमुस्ट रूपमा आफैनै PAN मा जम्मा गर्ने र पछि e-TDS मार्फत सम्बन्धित व्यक्तिहरूको छुट्टै PAN मा राखिदिने ।

आयकर ऐन, २०५८ मा भएका जरिवानासम्बन्धी व्यवस्था

- » आयकर ऐन, २०५८ वा वा यस ऐनअन्तर्गत बनेको नियमको कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई रु. ५ हजारदेखि रु. २५ हजारसम्म जरिवाना लाग्ने (दफा ११९क.)
- » भुट्टा वा भ्रमपूर्ण विवरण पेस गरेमा (भुलवश गरेमा घटी कर रकमको ५०% र नियतवश गरेमा १००% जरिवाना शुल्क) (दफा १२०)
- » मतियारलाई १००% जरिवाना शुल्क लाग्ने (दफा १२१)

म मेरो व्यवसाय नामसारी गर्न चाहन्छु । यसका लागि के के गर्नुपर्दछ?

- » सुरु दर्ता निकायबाट नामसारीको पत्र लिएर आउने ।
- » नामसारी लिएको व्यक्तिले पुनः नयाँ व्यवसाय दर्ता गर्नुपर्दछ अर्थात् उसको स्थायी लेखा नम्बर छुट्टै हुन्छ ।
- » नामसारी दिएको व्यक्तिले सबै प्रक्रिया पूरा गरी आफ्नो स्थायी लेखा नम्बर स्थगनका लागि कर कार्यालयमा निवेदन दिनुपर्दछ ।
- » व्यावसायिक स्थायी लेखा नम्बर स्थगन गरी व्यक्तिगत स्थायी नम्बर लिन चाहेमा छुट्टै लिनु पर्दैन ।
- » उक्त B-PAN लाई निवेदकको मागबमोजिम कर कार्यालयले PAN Downgrade गरी P-PAN बनाइदिन सक्छ ।

आधकर ऐन, २०५८ मा भएका जरिवालासम्बन्धी व्यवस्था

प्रेनको दफा	विषय	थप जानकारी	दर/कर	केफियत
दफा ११७(१)	कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने ।	तोकिएको समयावधिमा आय विवरण पेस नगरेमा निर्धारणयोग्य आय (जम्मा कारोबार अझौ)मा शुल्क लाग्ने ।	निर्धारणयोग्य आयको ०.०१% वा रु. ५ हजारसंख्ये जुन बढी हुन्छ सो रकम	शुल्क तथा ब्याज
दफा ११८	किरताबन्दीमा कर दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने ।	वार्षिक रु. ७,५०० ०० भन्दा बढी कर दाखिल्य हुने करदाताले पौष्टि चेत्र र आषाढ मसान्तभित्र अनुमानित कर विवरण र कर दाखिला गर्नुपर्दछ । सो नगरेमा ब्याज लाग्ने ।	वार्षिक १५% प्रणालीबाट गणना हुने व्यवस्था ।	कास्युटर प्रणालीबाट गणना हुने व्यवस्था ।
दफा ११९	कर नष्टुभाएमा ब्याज लाग्ने ।	आय विवरणअनुसार लाग्ने कर निर्धारित समयभित्र दाखिला नगरेमा लाग्ने ब्याज ।	वार्षिक १५%	

किस्ताबन्दीमा अनुमानित कर बुझाउनेसम्बन्धी व्यवस्था

» डे०३ आय विवरण पेस गर्ने र वार्षिक रु. ७,५०० |०० भन्दा बढी कर दायित्व हुने करदाताले देहायबमोजिम ३ किस्तामा अनुमानित कर र विवरण बुझाउनुपर्ने व्यवस्था छ (दफा ४४)। सो नबुझाएमा वार्षिक १५% का दरले ब्याज लाग्दछ (दफा ११८)।

कर अवधि	बुझाउनुपर्ने कर	थप जानकारी	कैफियत
पौष समान्तभित्र	अनुमानित करको ४०%	तोकिएबमोजिम नगरेमा दफा ११८ बमोजिमको ब्याज लाग्ने।	डे०३ आय विवरण पेस गर्ने करदाताहरूका लागि
चैत्र मसान्तभित्र	अनुमानित करको ७०%		
आषाढ मसान्तभित्र	अनुमानित करको १००%		

- » डे०२ आय विवरण पेस गर्ने र वार्षिक वार्षिक रु. ७,५०० |०० भन्दा बढी कर दायित्व हुने करदाताले पौष र आषाढमा गरी दुई पटक अनुमानित कर र विवरण दाखिला गर्नुपर्ने व्यवस्था छ। अन्यथा दफा ११८ बमोजिमको ब्याज लाग्दछ।
- » अनुमानित कर दाखिला गरेका करदाताले उक्त कर रकम वार्षिक कर दायित्वमा मिलान गर्न पाउँदछन्।

आ.व. २०७८ |०७५ मा मेरो कारोबार रु. ५ करोडको भयो तर आय विवरण पेस गर्दा भुलवश रु. ४ करोड ५० लाख मात्र दाखिला हुन गयो। अब कारोबार संशोधन गर्न पाइँदैन?

- » तपाइँले आय विवरण पेस गर्दा भुलवश कारोबार अन्यथा हुन गएमा आफ्नो आय विवरण संशोधनका लागि कर कार्यालयमा निवेदन दिन सक्नुहुन्छ।
- » तर तपाइँले आय विवरण पेस गरेको दिनदेखि ३० दिनभित्र मात्र आफ्नो कारोबार संशोधन गर्न पाउनुहुन्छ।
- » आय विवरण पेस गरेको ३० दिन कटेपछि आय विवरण संशोधन गर्न पाइँदैन।

- » जस्तैः तपाइँले आय विवरण २०७९ |०६ |१५ मा पेस गर्नुभयो तर वास्तविक कारोबारमा कुनै विवरण छुट्न गएको रहेछ भने सोको प्रमाणसहित ३० दिनभित्र कार्यालयमा निवेदन पेस गर्नुपर्छ ।
- » तपाइँको निवेदन र कारोबारमाथि कार्यालयले छानबिन गरी वाञ्छनीय देखेमा तपाइँको आय विवरण संशोधन हुन्छ ।
- » असोज महिनाभित्र आय विवरण पेस गरेका करदाताका लागि कानुनबमोजिम संशोधन गर्न निवेदन दिन सक्छन् तर म्याद थप नलिएका करदाताले असोजपछि आय विवरण संशोधन गर्न सकिँदैन ।

विविध कारणले म हाललाई व्यवसाय बन्द गर्दै छु । यसका लागि मैले के के गर्नुपर्दै?

- » यदि तपाइँ व्यवसाय बन्द गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला सुरु दर्ता निकाय (घरेलु, पालिका, कम्पनी रजिस्ट्रारको कार्यालय आदि) बाट लगत कट्टा (फर्म खारेजी) गर्नुपर्छ ।
- » त्यसपछि कर कार्यालयमा आई स्थायी लेखा नम्बर स्थगनका लागि निवेदन दिनुपर्छ ।
- » निवेदन दिनुपूर्व दर्ता अवधिदेखिको आय विवरण तथा चालु आर्थिक वर्षको आय विवरण र सोबमोजिमको कर दाखिला गरेको हुनुपर्छ ।
- » तपाइँको निवेदन र अन्य कागजातका आधारमा कार्यालयले स्थायी लेखा नम्बर स्थगनको प्रक्रिया अगाडि बढाउँछ ।
- » तपाइँको स्थायी लेखा नम्बर स्थगन भएपछि तपाइँले आय विवरण पेस गर्नु पर्दैन ।
- » तपाइँको Business PAN लाई Downgrade गरेर रोजगारीको आयका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
- » भविष्यमा पुनः कारोबार सञ्चालन गर्ने भएमा पुरानै स्थायी लेखा नम्बर Re-registration गर्नुपर्छ । छुट्टै स्थायी लेखा नम्बर लिनु पर्दैन ।

एउटा राजस्व शीर्षकमा कर दाखिला गर्नुपर्नेमा मैले भुलवश अर्कै राजस्व शीर्षकमा जम्मा गर्न पुगेछु । अब के गर्ने होला?

- » तपाइँले भुलवश अर्कै राजस्व शीर्षकमा कर जम्मा गर्नुभएको हो भने एक आर्थिक वर्षभित्र भौचर संशोधनका लागि कार्यालयमा निवेदन

दिनुपर्छ ।

- » उक्त भौचर कतै प्रयोग भएको हुनु हुँदैन (Vouchers must not be used in . .) ।
- » वाञ्छनीय देखेमा कार्यालयले भौचर संशोधन गरिदिन सक्छ ।

सरकारी निकायसँग कारोबार गर्दा सरकारी कार्यालयले हामीलाई दिने भुक्तानीमा १.५% कर कट्टी गर्दछन् । त्यसै गरी सरकारी निकायले मू.अ. करतर्फ ३०% कट्टा गर्दछन् । उक्त रकम कहा जान्छ? त्यो रकम हाम्रो PAN मा आउँदैन?

- » तपाईँलाई दिने भुक्तानीमा सरकारी निकायले गरेको १.५% करकट्टी कार्यालयले आफ्नै PAN मा बैङ्ग दाखिला गर्छ र e-TDS मार्फत तपाईँको PAN मा राखिदिन्छ । उक्त रकम तपाईँले अनुसूची १० मा दाबी गर्न पाउनुहुन्छ अर्थात् वार्षिक रूपमा आय विवरण पेस गर्दा उक्त रकम तिर्नुपर्ने करमा मिलान गर्न पाउनुहुन्छ ।
- » मू.अ. करतर्फ कट्टी गरेको ३०% रकम तपाईँको PAN मा कार्यालयले सिधै जम्मा गरिदिन्छ र उक्त रकम तपाईँको मू.अ. करतर्फ ATR मा स्वचालित (Automatic) रूपमा आइहाल्छ ।
- » कार्यालयले कट्टी गरेको १.५% रकम e-TDS गरे नगरेको र मू.अ. करतर्फको ३०% रकम आफ्नो PAN मा जम्मा गरिदिए नदिएका सम्बन्धमा करदाता स्वयम् सचेत हुनुपर्दछ । सो कार्य नगरेको भए सम्बन्धित कार्यालयलाई गर्न लगाउनुहोला ।

कर कार्यालयमा कुन कुन सेवा लिएबापत कति कति शुल्क लाग्छ?

- » आय विवरणअनुसार लाग्ने कर तिर्नुपर्छ ।
- » करचुक्ता जारी गर्दा वित्तीय विवरण (Audit Report) का आधारमा TDS लाग्ने कारोबार गरेको भएमा सो दाखिला गर्नुपर्छ ।
- » करचुक्ता जारी गर्दा बक्यौता भएमा सो तिर्नुपर्छ ।
- » व्यावसायिक प्रमाणपत्र (Business PAN Card) हराएमा पुनः लिँदा रु. १०० तिर्नुपर्छ ।
- » अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्दा शुल्क तिर्नुपर्छ ।
- » मिसम्याच आदिबापतको रकम तिर्नुपर्छ ।
- » मू.अ. कर समायोजन जारी गर्दा तिर्न बाँकी रहेछ भने उक्त कर तिर्नुपर्छ ।

- » कानुनले तोकेका भन्दा बाहेक अन्य कुनै पनि सेवा लिएबापत शुल्क वा दस्तुर तिर्नु पर्दैन ।
- » स्थायी लेखा नम्बर लिंदा, करचुक्ता लिंदा, कार्यालयमा निवेदन पेस गर्दा वा स्थायी लेखा नम्बर स्थगन गर्दा छुट्टै कुनै कर, शुल्क तथा थप दस्तुर लाग्दैन ।

**आर्थिक वर्ष २०८०।०८।१ मा प्राकृतिक व्यक्तिको आयमा लाग्ने
करको नयाँ दर/Slab**

एकल व्यक्तिका लागि	दम्पतीका लागि
सुरुको ५ लाखसम्म - १%	सुरुको ६ लाखसम्म - १%
५ लाखभन्दा माथि ७ लाखसम्म - १०%	६ लाखभन्दा माथि ८ लाखसम्म - १०%
७ लाखभन्दा माथि १० लाखसम्म - २०%	८ लाखभन्दा माथि ११ लाखसम्म - २०%
१० लाखभन्दा माथि २० लाखसम्म - ३०%	११ लाखभन्दा माथि २० लाखसम्म - ३०%
२० लाखभन्दा माथि ५० लाखसम्म - ३६%	२० लाखभन्दा माथि ५० लाखसम्म - ३६%
५० लाखभन्दा माथि जतिसुकै करयोग्य आय - ३९%	५० लाखभन्दा माथि जतिसुकै करयोग्य आय - ३९%

द्रष्टव्य : एकलौटी (व्यक्तिगत) फर्मको आय, पेन्सन आय, निवृत्तभरणकोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा सुरुको १% कर लाग्दैन ।

बजार अनुगमन तथा निरीक्षण गर्दा देहायको अवस्था पाइएमा कारबाही हुन्छ:

- » स्थायी लेखा नम्बर नलिईकन कारोबार गरेको पाइएमा,
- » स्थायी लेखा नम्बरसहितको दर्ता प्रमाण पत्र कारोबारस्थलमा सबैले देख्ने ठाउँमा राखेको नपाइएमा,
- » करपाटी राखेको नपाइएमा,
- » मदिरा, चुरोट, सुर्ती, गुट्खा आदिको अनुमतिपत्र नलिई कारोबार गरेको

पाइएमा,

- » खरिद खाता, बिक्री खाता तथा मौज्दात पुस्तिका नराखेमा वा अद्यावधिक गरेको नपाइएमा,
- » बीजक (Bills) जारी गरेको नपाइएमा,
- » मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले PAN Bill/Estimate Bill/Loose Bill जारी गरेको पाइएमा,
- » अनुगमन तथा निरीक्षण टोलीलाई कारोबारस्थलमा निरीक्षण गर्न नदिएमा वा निरीक्षण गर्दा अवरोध गरेमा ।

कर तिर्नुपर्ने ध्यान कुरा

- » कर तिर्नुपर्ने कार्यालयः करदाता सेवा कार्यालय श्रीनगर, सल्यान
- » कार्यालय कोडः ३०५०४६००१
- » जुन शीर्षकमा तिर्नुपर्ने हो, सोही शीर्षकमा मात्र तिर्ने ।
- » जुन आर्थिक वर्षको कर तिर्नुपर्ने हो, सोही आर्थिक वर्ष उल्लेख गर्ने ।
- » स्थायी लेखा नम्बर उल्लेख गर्दा विशेष ध्यान दिने ।

मूल्य अभिवृद्धि कर

मूल्य अभिवृद्धि कर (VAT-Value Added Tax) भनेको के हो?

- » वस्तु वा सेवाको उत्पादन, पैठारी तथा बिक्री/वितरण प्रक्रिया अन्तर्गत विभिन्न तहमा हुने मूल्य अभिवृद्धिमा लगाइने कर मूल्य अभिवृद्धि कर हो ।
- » कुनै पनि वस्तु वा सेवाको खरिद मूल्य र बिक्री मूल्यबीचको भिन्नतामा मूअ. कर लाग्दछ ।
- » वस्तु वा सेवाको खरिदमा तिरेको मूअ. करलाई वस्तु वा सेवाको बिक्रीमा सङ्कलन गरेको मूअ.कर बाट घटाउन पाइन्छ ।
- » मूअ. कर ऐन, २०५२ को अनुसूची १ मा उल्लिखित वस्तु वा सेवाहरू (करछुट वस्तु/सेवा) बाहेक अन्य वस्तु वा सेवाको कारोबारमा मूअ. कर आकर्षित हुन्छ ।

के व्यावसायिक कारोबार गर्न सबैले मूअ.कर मा दर्ता गर्नुपर्दछ?

पर्दैन तर देहायका अवस्थामा अनिवार्य दर्ता गर्नुपर्दछ:

- » वस्तुको कारोबार वार्षिक रु. ५० लाख नाघेमा (जस्तै: मोबाइल पसल)
- » सेवाको कारोबार वार्षिक रु. २० लाख नाघेमा (जस्तै: इन्टरनेट सेवा प्रदायक)
- » वस्तु तथा सेवाको मिश्रित कारोबार वार्षिक रु. २० लाख नाघेमा (जस्तै: मोबाइल बिक्री तथा मर्मत पसल)
- » एक पटकमा रु. १० हजारभन्दा बढीको करयोग्य वस्तु पैठारी (आयात) गरेमा
- » वार्षिक रु. १० लाखभन्दा बढी रकम व्यावसायिक प्रयोजनका लागि बैड्कबाट ऋण लिएमा ।

स्वेच्छाले मू.अ.कर दर्ता हुन पाइन्छ/पाइँदैन?

आयकर ऐन, २०५८ को दफा ४(४) बमोजिमको पूर्वानुमानित आय विवरण (डें०१) बुझाउने करदाताबाहेक अन्य करदाताले स्वेच्छाले मू.अ.क मा दर्ता हुन सक्दछन् ।

म ७ दिनका लागि मेला आयोजना गर्न चाहन्छ । के म मू.अ.कर मा दर्ता हुनुपर्छ? (अस्थायी दर्ता भनेको के हो? यो अनिवार्य हो होइन?)

- » अस्थायी रूपमा आयोजना गरिने मेला, प्रदर्शनी वा यस्तै प्रकृतिका कार्यक्रममा करयोग्य वस्तु तथा सेवाको कारोबार हुने भएमा अल्पकालीन अवधिका लागि मू.अ.कर मा दर्ता गर्नुपर्दछ । यसैलाई अस्थायी दर्ता भनिन्छ ।
- » कार्यक्रम समाप्त भएको ७ दिनभित्र आय विवरण/कर दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने ।
- » उक्त कार्यक्रममा राखेको वस्तु व्यवसायीले स्टक ट्रान्सफर गरी लैजान सक्ने ।
- » आयको पूर्वानुमान गरी २% धरौटी राख्नुपर्ने ।
- » उक्त धरौटी मू.अ.कर मा मिलान गर्न पाइने ।

संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मू.अ.कर मा दर्ता हुनुपर्छ?

- » निश्चित कार्य गर्ने उद्देश्यले दुई वा सोभन्दा बढी व्यक्तिहरू सम्मिलित भई खडा गरिएको निकायलाई संयुक्त उपक्रम (JV) भनिन्छ ।
- » मू.अ.कर लाग्ने कारोबार गर्ने गरी मू.अ.कर मा दर्ता भएका व्यक्तिहरू मिली जेभी दर्ता गर्दछन् ।
- » तोकिएको कार्य समाप्त भएपछि उक्त उपक्रमको मू.अ.कर दर्ता खारेज गर्नुपर्दछ ।
- » व्यक्तिगत वा सामूहिक रूपमा कर दायित्व वहन गर्नुपर्ने ।

निर्देशनात्मक दर्ता (Forced Registration) भनेको के हो?

- » मूअ.कर मा दर्ता हुनुपर्ने कर्तव्य भएका व्यक्ति दर्ता नभएमा कर प्रशासनले दर्ता गर्न आदेश दिन सक्दछ । यस किसिमको दर्तालाई निर्देशनात्मक दर्ता भनिन्छ ।
- » यस्तो आदेश करदाताका लागि बाध्यकारी हुन्छ ।

म प्यानमा दर्ता छु । आ. व. २०७८।७५ मा मेरो कारोबार रु. ५० लाखमन्दा बढी भयो । अब के गर्ने?

- » विगत १२ महिनामा तपाईँको कारोबार रु. ५० लाख कटेमा तपाईँ भ्याटमा दर्ता हुनुपर्दछ ।
- » रु. ५० लाख कटेको जानकारी भएमा तपाईँसँग ३० दिनको समय हुन्छ । उक्त अवधिभित्र भ्याटमा दर्ता गरी भ्याट बिल काट्नुपर्छ ।
- » भ्याटमा दर्ता भएको १५ दिनभित्र अनुसूची १६ भर्नुहोला (भ्याट दाबी पाइने छ) ।
- » उक्त ३० दिनको अवधिमा बिल नकाटी सिधै भ्याटमा दर्ता भएपछि मात्र बिल जारी गर्नुहोला ।

भ्याटमा दर्ता भएपछि भ्याट बिल नै काट्नुपर्दै कि प्यान बिल पनि काट्न पाइन्छ?

- » भ्याटमा दर्ता भएपछि भ्याट बिल नै काट्नुपर्दछ । प्यान बिल काट्न पाइँदैन ।
- » भ्याटमा दर्ता भएका तर सानो राशिको वा खुद्रा सामान बेच्ने कर दाताहरूले रु. १० हजार वा सोभन्दा कमको सामान बिक्री गर्दा सङ्क्षिप्त कर बीजक जारी गर्न पाउँदछन् ।
- » कर कार्यालयबाट अनुमति लिई निश्चित सर्तका अधीनमा रही उक्त बीजक जारी गर्न पाइन्छ ।
- » सङ्क्षिप्त कर बीजक जारी गर्ने करदाताले हिसाब मिलान गर्दा मूअ.कर रकम छुट्याएर खातामा चढाउनुपर्दछ ।

भ्याट विवरण कहिले बुझाउनुपर्छ?

- » महिना भुक्तान भएको २५ दिनभित्र मूअ.कर विवरण र सोबमोजिमको मूअ.कर रकम बुझाउनुपर्छ ।
- » जस्तै: साउनभरि भएको कारोबारको विवरण भदौ २५ भित्र बुझाइसक्नुपर्छ । अन्यथा जरिवाना लाग्दछ ।

सङ्क्षिप्त कर बीजक कसले जारी गर्न पाउँछ?

- » मूअ.कर मा दर्ता भएको व्यक्तिले मात्र जारी गर्न पाउँछ ।
- » रु. १० हजारसम्मको सामान बेच्दा उक्त बीजक जारी गर्न पाइन्छ ।
- » मूलतः खुद्रा व्यापारीले यसको प्रयोग गर्दछन् ।
- » कर कार्यालयबाट अनुमति लिएर मात्र यस्तो बीजक जारी गर्न पाइन्छ ।
- » यस बीजकमा मूअ.कर रकम देखाइँदैन तर मूअ.कर सहितको मूल्य लेखिन्छ ।
- » खरिदकर्ताले यस्ता बीजकका माध्यमबाट मूअ.कर (VAT Credit) दाबी गर्न पाउँदैन ।
- » खरिदकर्ताले कर बीजक (VAT Bill) नै माग गरेमा विक्रेताले अनिवार्य भ्याट बिल दिनुपर्दछ ।

डेबिट नोट/क्रेडिट नोट भनेको के हो?

- » आपूर्ति गरेको वस्तु वा सेवाको परिमाण/मूल्यमा परिवर्तन भएमा/गर्नुपरेमा जारी गर्नुपर्ने नोटलाई डेबिट/क्रेडिट नोट भनिन्छ ।
- » उदाहरणका लागि विक्रेताले क्रेडिट नोट जारी गरेमा क्रेताले डेबिट नोट जारी गर्दछ ।
- » क्रेताले लगेको सामान फिर्ता गरेमा क्रेडिट/डेबिट नोटमा जनाउने र उक्त क्रेताले अर्को सामान लिन चाहेमा छुट्टै कर बीजक जारी गर्नुपर्दछ ।

मू.अ.कर ऐनमा दण्ड/सजायसम्बन्धी केकस्ता व्यवस्था छन्?

कसुरको विवरण	जरिवाना/सजाय
दर्ता नभई कारोबार गरेमा वा दर्ता हुन कर अधिकृतले दिएको आदेश पालना नगरेमा	प्रत्येक पटक रु. २० हजार
करपाटी नराखेमा	रु. २ हजार
बीजक जारी नगरेमा	रु. १० हजार
बीजक नलिएमा	रु. १ हजार
दर्ता नभएको व्यक्तिले कर उठाएमा	१००%
कारोबारको लेखा नराखेमा	रु. १० हजार
कारोबार निरीक्षण गर्दा अवरोध गरेमा	रु. २० हजार
विद्युतीय बीजक (इ-बिलिङ) सम्बन्धमा विभागले जारी गरेको कार्यविधि पालना नगरेमा	रु. ५ लाख
कर विवरण पेस नगरेमा (महिना समाप्त भएको २५ गतेभित्र पेस गरिसक्नुपर्ने)	रु. १ हजार वा लाग्ने करको प्रतिदिन ०.०५%
भुट्टा लेखा राखेमा/फर्जी बीजक जारी गरेमा/अन्य भुट्टा काजगात तयार पारेमा	कर बिगोको १००% जरिवाना वा ६ महिना कैद वा दुवै सजाय

(क) तोकिएको समयावधिमा मू.अ.कर विवरण/कर दाखिला नगरेमा के हुन्छ?

तोकिएको म्यादभित्रमा विवरण पेस/कर दाखिला नगरेमा देहायबमोजिम जरिवाना, थप दस्तुर र ब्याज लाग्दछ।

जरिवाना: लाग्ने करको प्रतिदिन ०.०५% वा प्रति कर विवरण रु. १ हजार मध्ये जुन बढी हुन्छ, सो रकम जरिवाना लाग्दछ।

थप दस्तुर: बुझाउनुपर्ने कर नबुझाएमा वा कम बुझाएमा बाँकी कर र

कमको वार्षिक १०% का दरले दैनिक गणना हुने ।

ब्याजः बुझाउन बाँकी कर रकमको वार्षिक १५% का दरले मासिक गणना हुने ।

(ख) तोकिएको समयावधिमा मू.अ.कर विवरण/कर दाखिला नगरेमा के हुन्छ?

उदाहरणका लागि:-

नेपाल सप्लायर्स नामक फर्म मू.अ.कर मा दर्ता छ । उत्क फर्मले २०७९ असार महिनाको मू.अ.कर रकम १००००० (एक लाख) दाखिला गर्नुपर्ने अवधि २०७९ साउन २५ रहेकामा निजले भदौ १० मा मात्र दाखिला गरेछ । यसो हुँदा कर विवरण पेस गर्नुपर्ने समयमा १५ दिन ढिला भयो । निजको प्रतिदिन $1,00,000 * 0.05 \% * 15$ ले दैनिक रु. ७५० वा रु. १००० मध्ये जुन बढी हुन्छ, सोही जरिवानास्वरूप तिर्नुपर्नेमा निजले रु. १००० जरिवाना तिर्नुपर्ने हुन्छ ।

थप दस्तुर र ब्याज पनि यसरी नै गणना गरिन्छ ।

के सबै वस्तु तथा सेवामा मू.अ.कर आकर्षित हुन्छ?

उत्तरः हुँदैन । ऐनको अनुसूची-१ मा कर-छुटसम्बन्धी वस्तु तथा सेवाका बारेमा उल्लेख गरिएको छ । तत् तत् वस्तु तथा सेवामा मूल्य अभिवृद्धि कर लाग्दैन । मू.अ.कर छुट हुने वस्तु तथा सेवाहरू (अनुसूची-१)

समूह १ : आधारभूत कृषि उत्पादनहरू (जस्तै: चामल)

समूह २ : आधारभूत आवश्यकताका वस्तुहरू (नुन, धारा वा ट्याङ्करबाट आपूर्ति हुने खाने पानी आदि)

समूह ३ : जीवजन्तु र सोको उपज (जीवित चौपाया)

समूह ४ : कृषि सामग्रीहरू (विभिन्न मलखादहरू, हाते कृषि औजारहरू, कीटनाशक औषधिहरू)

समूह ५ : औषधि उपचार तथा यस्तै स्वास्थ्य सेवाहरू

समूह ६ : शिक्षा (विद्यालय तथा विश्वविद्यालयहरूले प्रदान गर्ने शिक्षण सेवा)

- समूह ७ : किताब अखबार तथा मुद्रित सामग्रीहरू
- समूह ८ : कलात्मक तथा कालगढी सेवा (चित्रकला/सूर्तिकला/वास्तुकला, पुस्तकालय/सङ्घालय/चिडियाघर प्रवेश शुल्क)
- समूह ९ : यात्रुवाहक यातायात (सार्वजनिक यात्रुवाहक यातायात "केबुलकार बाहेक")
- समूह १० : व्यावसायिक र पेसागत सेवा (कलाकार, खेलाडी, लेखक, अनुवादक आदि)
- समूह ११ : अन्य वस्तु तथा सेवा
- समूह १२ : भवन र जग्गा (घर/जग्गा खरिद-बिक्री तथा बहाल)
- समूह १३ : बाजी, क्यासिनो र चिट्ठा ।

कस्तो कारोबार गर्नेले कस्तो करपाटी राख्नुपर्दै? करपाटी नराखे के हुन्छ?

करदाताको कारोबारको प्रकृतिका सम्बन्धमा जानकारी गराउने तथा करदाताको पहिचान गराउने १० से.मि. चौडाइ र ३० से.मि. लम्बाइ भएको प्लेट करपाटी हो । सामान्यतया करपाटी ३ प्रकारका हुन्छन् । ती हुन् :

विवरण	करपाटीको प्रकार	कैफियत
मू.अ.कर मा दर्ता भएका करदाताले	हरियो पृष्ठभूमिमा सेता अक्षर	लम्बाइ/चौडाइ : ३०८९० से.मि
मू.अ.कर लाग्ने वस्तुको कारोबार गर्न तर मू.अ.कर थ्रेसहोल्डभन्दा तलको कारोबार गर्ने करदाताले	पहँलो पृष्ठभूमिमा काला अक्षर	लम्बाइ/चौडाइ : ३०८९० से.मि
मू.अ.कर नलाग्ने वस्तु (करछुट) को मात्र कारोबार गर्ने करदाताले	सेतो पृष्ठभूमिमा राता अक्षर	लम्बाइ/चौडाइ : ३०८९० से.मि

जरिवाना: करपाटी नराखेमा पटकैपिच्छे रु. २ हजार जरिवाना लाग्ने ।

नमुना करपाटी-१

मू.अ. करमा दर्ता भएको करदाताले हरियो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको करपाटी राख्नुपर्दै ।

शारदा हार्डवेयर एन्ड सप्लायर्स, शा.न.पा.

स्थायी लेखा नम्बर: २०१३०७५६४

जरिवाना: करपाटी नराखेमा पटकैपिच्छे रु. २ हजार जरिवाना लाग्ने ।

नमुना करपाटी-२

मू.अ.कर लाग्ने वस्तुको कारोबार गर्ने तर तोकिएको थ्रेसहोल्डभन्दा कम कारोबार भई मू.अ. करमा दर्ता गर्नु नपर्ने करदाताले पहँलो पृष्ठभूमिमा कालो अक्षरले लेखिएको करपाटी प्रयोग गर्नुपर्दछ ।

शारदा किराना पसल, शा.न.पा.

स्थायी लेखा नम्बर: २०१३०७५६४

जरिवाना: करपाटी नराखेमा पटकैपिच्छे रु. २ हजार जरिवाना लाग्ने ।

नमुना करपाटी-३

करछुट वस्तुको मात्र कारोबार गर्ने करदाताले सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको करपाटी प्रयोग गर्नुपर्दछ ।

शारदा तरकारी पसल, शा.न.पा.

स्थायी लेखा नम्बर: २०१३०७५६४

जरिवाना: करपाटी नराखेमा पटकैपिच्छे रु. २ हजार जरिवाना लाग्ने ।

विगत ३ वर्षदेखि मेरो कारोबार शून्य छ । मैले विवरण पेस गर्नुपर्दछ/कर तिनुपर्दछ?

- » मू.अ.कर मा दर्ता भएको व्यक्तिले कारोबार शून्य भए तापनि मासिक विवरण नियमित रूपमा पेस गर्नुपर्दछ ।
- » कारोबार भएको छैन भन्दैमा विवरणसमेत पेस नगरेमा जरिवाना लाग्दछ ।
- » विगत ३ वर्षदेखि कारोबार भएको छैन र भविष्यमा पनि हुने सम्भावना छैन भने दर्ता खारेजी गर्नु उचित हुन्छ ।

- » विगत १२ महिनामा शून्य विवरण पेस गर्ने करदाताको कर अधिकृतले दर्ता खारेज गरिदिन सक्दछ ।
- » दर्ता खारेजी गर्दा सम्पूर्ण कर चुका गर्ने, ननफाइलर हुन नहुने, कर बक्यौता शून्य बनाउनेजस्ता कार्य गर्नुपर्दछ ।

२०७५ भद्रै महिनाको मू.अ. कर विवरण पेस गर्दा मेरो रु. ३ लाख बराबर को बिक्री र रु. २ लाखबराबरको खरिद छुट्न गएछ । उत्तर छुटेको खरिद र बिक्रीलाई मैले कसरी समावेश गर्न सक्छु?

- » मूल्य अभिवृद्धि कर विवरण पेस गर्दा खरिद तथा बिक्री छुट्न गएमा अर्को कुनै महिनामा समावेश गर्न सकिन्छ ।
- » खरिद छुट्न गएमा छुटेको खरिदको मू.अ. कर Credit Adjust गर्नुपर्दछ ।
- » बिक्री छुट्न गएमा छुटेको बिक्रीको मू.अ. कर Debit Adjust गर्नुपर्दछ ।
- » तर खरिद छुट हुन गएमा त्यसरी छुट्न गएको महिनाले एक वर्षभित्र Credit Adjust गरिसक्नुपर्दछ । अन्यथा Credit Adjust गर्न पाइँदैन ।
- » Debit Adjust जहिले पनि गर्न पाइन्छ तर बिक्री छुटेको महिनादेखि विवरण प्रविष्टि गर्दासम्मको ढिला महिना गणना गरी सोबराबरले हुने जरिवाना तिर्नुपर्दछ । (सो कर अवधिमा करदाता Credit मा भएमा जरिवाना लाग्दैन ।)

लामो समयसम्म कर नतिर्दा कस्तो सजाय हुन्छ?

- » कर रकमको मात्रा हेरी सोही आधारमा कारबाही अगाडि बढाइन्छ ।
- » प्रथमतः कर तिर्न फोन, एसएमएस, पत्राचार वा सङ्कलन (प्रत्यक्ष) भ्रमणका माध्यमबाट कर असुल गर्ने प्रयास गरिन्छ ।
- » कर कार्यालयले बारम्बार प्रयास गर्दा पनि करदाताले कर नतिरेमा देहामबमोजिमको कारबाही गर्दछ:
- » बयानका लागि फिकाउने,
- » सम्पत्ति रोकका गर्ने,

- » बैङ्ग खाता रोक्का गर्ने,
- » राहदानी रोक्का गर्ने आदि ।

मू.अ. करमा दर्ता भएपछि धेरै कर तिर्नुपर्छ भन्ने सुनिन्दृ । के यो सत्य हो?

- » त्यसो होइन । तपाईंले तिर्ने मू.अ. कर तपाईंको कारोबारमा भर पर्दछ ।
- » तपाईं कारोबार धेरै गर्नुहुन्छ, नाफा उच्च राख्नुहुन्छ र बिक्रीसमेत धेरै गर्नुहुन्छ भने सोहीअनुसार मू.अ. कर तिर्नुपर्ने हुन्छ ।
- » तर तपाईंले तिर्ने मू.अ. कर तपाईंले वस्तु तथा सेवा बेच्दा सङ्कलन गरेको मू.अ. करबाट तपाईंले खरिदमा तिरेको मू.अ. कर घटाएर बाँकी रहेको मू.अ. कर मात्र सरकारलाई बुझाउनुपर्छ ।

मू.अ. करमा दर्ता भएपछि

- » खरिदमा तिरेको मू.अ. कर कट्टा गर्न पाइन्छ ।
- » सरकारी निकायसँगको कारोबारमा बढोत्तरी हुन्छ ।
- » खरिदमा तिरेको मू.अ. कर बिक्रीमा सङ्कलन गरेको मू.अ. करभन्दा बढी भएमा मू.अ. कर तिर्नु पर्दैन । त्यसलाई तिर्नुपर्नेमा मिलान गर्न पाइन्छ ।

मू.अ. करमा दर्ता भएपछि दोहोरो कर तिर्नुपर्ने हुन्छ अरे । यसले गर्दा व्यवसायीलाई मार पद्दैन?

- » त्यसो होइन । आयकर र मू.अ. कर फरक फरक कर हुन् ।
- » तपाईंले व्यवसाय गरेर आर्जन गरेको आम्दानीमा सबै खर्च घटाएपछि बचेको नाफामा मात्र आयकर लाग्दछ ।
- » मू.अ. कर चाहिँ तपाईंले वस्तु तथा सेवा बिक्री गरेपछि लाग्ने हो । खरिदमा तिरेको मू.अ. करभन्दा बिक्रीमा सङ्कलन गरेको मू.अ. कर बढी भएमा खरिदमा तिरेको मू.अ. करलाई बिक्रीमा सङ्कलन गरेको मू.अ. करबाट घटाउँदा बाँकी रहेको कर मात्र राज्यलाई तिर्ने हो । बिक्रीमा सङ्कलन गरेको मू.अ. करभन्दा खरिदमा तिरेको मू.अ. कर

बढी भएमा मू.अ. कर तिर्नु पर्दैन ।

- » त्यसै गरी तपाईंले सामान बेच्दा जति धेरै मूल्य बढाएर बेच्नुहुन्छ, सोही अनुपातमा मू.अ. कर बढ़दै जान्छ ।

मू.अ. करमा दर्ता भएका करदाताले कस्ता कस्ता कागजात राख्नुपर्श्य?

- » खरिद खाता, बिक्री खाता तथा मौज्दात पुरितका ।
- » व्यापार, लेखा, नगद प्राप्ति र भुक्तानीसम्बन्धी अभिलेख ।
- » आफूले जारी गरेका कर बीजक तथा सङ्क्षिप्त कर बीजकहरू ।
- » आफूले प्राप्त गरेका कर बीजक तथा सङ्क्षिप्त कर बीजकहरू ।
- » आफूले गरेको आयात र निर्यातसँग सम्बन्धित कागजातहरू ।
- » डेबिट नोट तथा क्रेडिट नोटसम्बन्धी विवरणहरू ।
- » स्वीकृति लिई कम्प्युटर प्रणालीबाट समेत अभिलेख राख्न सक्ने
- » कारोबारलाई प्रमाणित गर्ने कागजात ६ वर्ष सम्म सुरक्षित राख्नुपर्ने ।
- » यस सम्बन्धमा ऐनको दफा १६ र नियमावलीको नियम २३ मा उल्लेख गरिएको छ ।

म एउटा रेस्टुरेन्टमा मःमः खान गईँ । उक्त रेस्टुरेन्टको मूल्यपुस्तिका (मेन्यु) मा मःमः को मूल्य प्रति पिलेट रु. १०० लेखिएको थियो तर साहुले मबाट ११३ रुपियाँ लिए । यस्तो गर्न पाइन्छ र?

- » यस्तो गर्न पाइँदैन ।
- » वस्तु तथा सेवाको मूल्य लेखा गर्दा मू.अ. करसहितको मूल्य उल्लेख गर्नुपर्छ । अझित मूल्यमा पुनः मू.अ. कर वा अन्य सेवाशुल्क जोड्न पाइँदैन ।
- » तपाईंलाई उक्त रेस्टुरेन्टले रु. १०० मा पुनः १३ प्रतिशत मू.अ. कर जोडेर ११३ रुपियाँ लिएको देखियो । यस्तो गर्नु कानुनविपरीतको काम हो । मःमः को मूल्य रु. ११३ नै रहेछ भने रेस्टुरेन्टले मेन्युमै रु. ११३ लेख्नुपर्यो ।

- » प्रथमतः उपभोक्ताको अधिकार र कर्तव्यका दृष्टिले तपाईँ स्वयम् सचेत हुनुपर्छ । यस्तो गरेको पाउनुभएमा सम्बन्धित कर कार्यालयमा सम्पर्क गर्नुहोला ।

कर तिर्दा ध्यान दिनुपर्ने कुरा

- » कर तिर्दा ध्यान दिनुपर्ने कार्यालयः करदाता सेवा कार्यालय श्रीनगर, सल्यान
- » कार्यालय कोडः ३०५०४६००९
- » जुन शीष्कमा तिर्दा ध्यान दिनुपर्ने हो, सोही शीष्कमा मात्र तिर्दा ध्यान दिनुपर्ने ।
- » जुन आर्थिक वर्षको कर तिर्दा ध्यान दिनुपर्ने हो, सोही आर्थिक वर्ष उल्लेख गर्ने ।
- » स्थायी लेखा नम्बर उल्लेख गर्दा विशेष ध्यान दिने ।

अन्तःशुल्क

म होटल चलाइरहेको छु । स्थायी लेखा नम्बर छ । अब होटलमा मदिरा पनि बेच्ने सोच छ । मैले छुट्टै इजाजत लिनुपर्दछ कि पर्दैन?

- » अन्तःशुल्कजन्य वस्तु तथा सेवाको कारोबार गर्नुपूर्व कर कार्यालयबाट इजाजत लिनुपर्दछ ।
- » तपाईंले मदिराको कारोबार गर्न लाग्नुभएकाले अनिवार्य रूपमा इजाजत लिएर मात्र मदिरा बेच्न पाउनुहुन्छ ।

मेरो किराना पसल छ । म मदिरा बेच्न चाहन्दू । म मदिरा बेच्न पाउँछु कि पाउँदिनँ?

- » तपाईं किराना पसलमा मदिरा बेच्न पाउनुहुन्छ तर मदिरा बिक्री कक्ष भने छुट्टै राख्नुपर्छ ।
- » सर्वप्रथम कर कार्यालयबाट इजाजत लिनुपर्छ ।

सुर्तीजन्य पदार्थको बिक्री-विवरण गर्न इजाजत लिनुपर्दछ कि पर्दैन?

- » लिनुपर्छ । इजाजत नलिई कारोबार गरेको पाइएमा कानुनबमोजिम जरिवाना लाग्दछ ।

मैले आयकर तिरिरहेको छु । मदिरा र सुर्ती बेचेबापत छुट्टै कर तिर्नुपर्द र?

- » मदिरा र सुर्तीजन्य पदार्थको कारोबार गर्नेले इजाजतबापत र नवीकरणबापत निश्चित शुल्क तिर्नुपर्दछ ।
- » प्रत्येक वर्ष साउनभित्र इजाजतपत्र नवीकरण गराउनुपर्दछ । अन्यथा जरिवाना लाग्दछ ।

मदिरा बिक्री/विवरणका लागि लिइने इजाजत दस्तुर/नवीकरण शुल्क कति हो?

- » मदिराको कारोबारको प्रकृतिका आधारमा इजाजत शुल्क/नवीकरण

शुल्क तय हुन्छ ।

» क्षेत्रगत रूपमा गाउँपालिका, नगरपालिका, महा/उपमहानगरपालिका, त्यसै गरी होटल, किराना पसल, वितरक, थोक विक्रेता आदि सबैका लागि पृथक् पृथक् दर कायम गरिएको छ ।

मदिरा इजाजत दस्तुर/नवीकरण शुल्क (२०८०।०८।१ देखि)

- (क) स्वदेशी तथा विदेशी मदिरा बिर्को खोली बिक्री गर्ने पर्यटकस्तर को रेस्टुरेन्ट/रिसोर्ट/पार्टी प्यालेस = रु. ११,०००/-
- (ख) स्वदेशी मदिरा बिर्को खोली बिक्री गर्ने सामान्य स्तरको रेस्टुरेन्ट/होटल/लज/बार रु = रु. ६,०००/-
- (ग) मदिरा वितरक = रु. ४५,०००/-
- (ग) मदिरा वितरक = रु. ४५,०००/-
- (घ) मदिरा थोक विक्रेता = रु. ३०,०००/-
- (ड) स्वदेशी तथा विदेशी मदिरा बिक्री गर्ने खुद्रा विक्रेता
= रु. १५,०००/-
- (च) स्वदेशी मदिरा पसल (खुद्रा विक्रेता)
- » महा/उपमहानगरपालिका/नगरपालिकमा स्वदेशी मदिरा मात्र बिक्री गर्ने खुद्रा विक्रेता = रु. ११,०००/-
- » गाउँपालिकामा स्वदेशी मदिरा मात्र बिक्री गर्ने खुद्रा विक्रेता = रु. ६,०००/-
- (च) मदिरा बिक्री गर्ने डिपार्टमेन्टल स्टोर = रु. ३०,०००/-
- (छ) वाइन ब्रान्डी (फलफूलमा आधारित) मात्र बनाउने प्रतिष्ठानका लागि उत्पादन इजाजत दस्तुर/शुल्क = रु. १,००,०००/-
- ### सुर्ती, चुरोट र गुट्खा दस्तुर/नवीकरण शुल्क (२०८०।०८।१ देखि)
- थोक विक्रेता = रु. १२,०००/-
- खुद्रा विक्रेता = रु. ३,०००/-

अन्तःशुल्क इजाजतपत्र नवीकरण नगरे के हुन्छ?

- » जरिवाना लागदछ । साउनभित्र नवीकरण नगराएमा निम्नानुसार जरिवाना लागदछ:

जरिवाना

- » भदौ-असोज-कार्तिक २५%
- » मङ्ग्सर-पुस-माघ ५०%
- » फागुन-चैत-वैशाख ७०%
- » जेठ-असार १००%

अन्तःशुल्क इजाजत नलिई कारोबार गरे के हुन्छ?

- » दण्ड र सजाय हुन्छ । इजाजतपत्र नलिई अन्तःशुल्कजन्य वस्तुको कारोबार गरेमा
- » रु. ५ हजारदेखि रु. १५ हजारसम्म जरिवाना लाग्ने

अन्तःशुल्क स्टिकर प्रयोग नभएको मदिरा/सुर्तीजन्य पदार्थको कारोबार गरेमा के हुन्छ?

- » कानुनतः कारबाही हुन्छ ।
- » नेपालभित्र उत्पादन वा पैठारी हुने मदिरा र सुर्तीजन्य पदार्थ उत्पादन वा भण्डारण गर्दाका बेला अन्तःशुल्क स्टिकर टाँस गर्नुपर्दछ ।
- » मदिराको बिर्को र कार्टुनमा समेत स्टिकर प्रयोग गर्नुपर्दछ ।
- » सुर्तीजन्य पदार्थको प्याकेट, बट्टा वा पोकामा स्टिकर टाँस गर्नुपर्दछ ।

अन्तःशुल्कसम्बन्धी थप जानकारी

- » अन्तःशुल्क इजाजतपत्र प्रत्येक वर्ष साउन महिना भित्र नवीकरण गराउनुपर्दछ ।
- » कुनै व्यक्तिले चाहेमा एकै पटक ३ आर्थिक वर्षको नवीकरण गर्न सक्ने व्यवस्था छ ।

- » अन्तःशुल्क इजाजतपत्र आन्तरिक राजस्व विभागको वेबसाइटमा गई स्वयम्‌ले नवीकरण गर्न सकिन्छ ।
- » अन्तःशुल्क स्टिकर टाँस नगरिएको मदिरा तथा सुर्तीजन्य पदार्थ अवैध मानिन्छ ।

कर तिर्दा ध्यान दिनुपर्ने कुरा

- » कर तिर्दा ध्यान दिनुपर्ने कार्यालयः करदाता सेवा कार्यालय श्रीनगर, सल्यान
- » कार्यालय कोडः ३०५०४६००९
- » जुन शीर्षकमा तिर्दा ध्यान दिनुपर्ने हो, सोही शीर्षकमा मात्र तिर्दा ध्यान दिनुपर्ने हो ।
- » जुन आर्थिक वर्षको कर तिर्दा ध्यान दिनुपर्ने हो, सोही आर्थिक वर्ष उल्लेख गर्ने ।
- » स्थायी लेखा नम्बर उल्लेख गर्दा विशेष ध्यान दिने ।

मिसम्याचसम्बन्धी जानकारी

मिसम्याच भनेको के हो?

- » कुनै करदाताले देखाएको कारोबार (बिक्रेता, क्रेता, साहु र आसामी) र अरूले उक्त करदातालाई रिपोर्टिङ गरेको कारोबार (बिक्रेता, क्रेता, साहु र आसामी) फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ ।
- » एक लाखभन्दा बढीको कारोबार गरेका करदाताहरूले आर्थिक वर्षको अन्त्यसम्म भएको कारोबारका आधारमा आय विवरणको अनुसूची १३ भर्नुपर्दछ । यसरी उक्त विवरण भर्दा दुवै पक्षले भरेको विवरण मिल्नुपर्दछ । नमिलेमा मिसम्याच पर्दछ ।
- » मानाँ अनुसूची १३ भर्दा करदाता “क” ले करदाता “ख” लाई रु. १ लाख दिन बाँकी (साहु) भनेर देखायो र करदाता “ख” ले करदाता “क” बाट रु. १ लाख लिन बाँकी (आसामी) भनेर देखायो भने मिसम्याच पर्दैन किनभने दुवैले देखाएको कारोबार मिल्न गएको छ ।
- » त्यसै गरी खरिद र बिक्रीको हकमा पनि यस्तै हुन्छ । दुईमध्ये एकले देखाएको कारोबार फरक परेमा मात्र मिसम्याच पर्दछ ।

के मिसम्याच पर्दैमा कर दायित्व सिर्जना हुन्छ?

- » मिसम्यास पर्दैमा कर दायित्व सिर्जना भइहाल्छ भन्ने हुँदैन तर करदाताले पेस गरेको विवरण र मिसम्याचबाट देखिएको कारोबार मेल खाएन भने तथा करदाताले त्यसलाई पुष्टि गर्ने कागजातसमेत पेस गर्न सक्ने भने मिसम्याचबाट कर दायित्व सिर्जना हुन्छ ।
- » मिसम्याचका माध्यमबाट करदाताको कारोबार विश्लेषण गर्न कर अधिकृतलाई धेरै हदसम्म सहयोग मिल्दछ ।
- » मानाँ अनुसूची १३ भर्दा करदाता “क” ले करदाता “ख” बाट रु. १० लाखको खरिद गरेको भनी देखायो तर करदाता “ख” ले करदाता “क” लाई रु. ८ लाखको मात्र बिक्री गरेको देखायो भने यसमा मिसम्याच पर्दछ ।
- » प्रस्तुत उदाहरणमा कि त क-ले नभएको खरिद देखाएर नाफा घटाएको हुन सक्छ वा ख-ले बिक्री लुकाएको हुन सक्छ ।

मिसम्याच पुष्टि भएमा कति कर लाग्दछ?

- » फरक परेको कारोबार (नदेखाइएको/लुकाइएको) रकममा व्यवसायलाई लाग्ने करका दरले आयकर निर्धारण गरिन्छ ।

- » त्यसै गरी उक्त करमा ५०% देखि १००% सम्म जरिवाना लगाइन्छ । ब्याजसमेत तिर्नुपर्छ ।
- » त्यसै गरी मूअ. करतर्फ १३% मूअ. कर, १००% जरिवाना, १५% ब्याज र १०% थप दस्तुर लगाएर कर निर्धारण गरिन्छ ।
- » पुनश्च: मिसम्याच परेमा कर निर्धारण भइहाल्ने होइन । करदाताले आफूले पेस गरेको विवरण पुष्टि गर्ने कागजात र प्रमाण पेस गरेमा मिसम्याचबाट कर निर्धारण हुँदैन ।

मिसम्याच परेमा करदाताले के गर्नुपर्छ?

- » आफूले कारोबार गरेका प्रमाणहरू सुरक्षित राख्ने ।
- » अन्य क्रेता/बिक्रेताबाट प्राप्त Confirmation Letters हरू सुरक्षित राख्ने ।

करदाता “क” ले आर्थिक वर्ष २०७७/१०७८ मा रु. २० लाख कारोबार देखाई करचुक्तासमेत लगेको छ तर आन्तरिक राजस्व विभागको Mismatch Report बाट हेठा प्रस्तुत करदाताले रु. ३० लाखको खरिद गरेको देखियो । यस अवस्थामा प्रस्तुत करदाताले कति मिसम्याच तिर्नुपर्ने हुन्छ?

उदाहरण: आर्थिक ऐन, २०७९ को सुविधा लिएर तिर्ने हो भने प्रस्तुत करदाताले देहायबमोजिम मिसम्याच तिर्नुपर्ने हुन्छ:

आय विवरणमा उल्लेख गरेको कारोबार रकम (बिक्री)	अनुसूची १३ बाट देखिएको खरिद रकम	नाफा प्रतिशत (जस्तै: ५%)	घोषणा परेको कारोबार अङ्क (बिक्री)	फरक	तिर्नुपर्ने कर (१५% का दरले) रकम
२०,००,०००	३०,००,०००	१,५०,०००	३९,५०,०००	१९,५०,०००	१७,२५०

रु. १७,२५० ।०० को भौचरबाट नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंकमार्फत करदाता सेवा कार्यालय श्रीनगर, सल्यानको कार्यालय कोड (३०५०४६००९) मा जम्मा गरेपछि कार्यालयले उक्त भौचर रुजु (Verify) गरि दिएपछि मिसम्याच हटेर जान्छ ।

आधिक वर्ष २०२०।०२। का लागि भुक्तानीमा करकही र करको दरसम्बन्धी जानकारी

सि.नं.	भुक्तानीको विवरण	करको दर	आकर्षित हुने ऐनको दफा	अन्तिम हुने/नहुने
१	रोजगारेबापतको तलव भता भुक्तानी (पारिश्रमिक)	अनुसूची १ को दफा १ को उपदफा (१) वा (२) मा उल्लेख भए बमोजिम	दफा ८७(१)	सामान्यतया हुने
२	सामान्य ब्याज भुक्तानी	१६ प्रतिशत	दफा ८८(१)	नहुने
३	प्राकृतिक शेत, भाडा, रोयलटी, सेवा शुल्क, कमिशन, बिक्री बोनस, अवकाश भुक्तानी आदी	१६ प्रतिशत	दफा ८८(१)	नहुने
४.	बेठक भता, पटके रूपमा गरिएको अध्यापन गराएबापतको भुक्तानी, प्रश्नपत्र तथार गरे वा उत्तर पुस्तिका जौच गरेबापतको भुक्तानी	१६ प्रतिशत	दफा ८८(१)	
दफा ९२ (१)(ज)	हुने (बैठक भताका हकमा प्रति बैठक रु २० हजार सम्मको भुक्तानी मात्र अन्तिम हुने)			

६५	नेपाल सरकार वा स्थीकृत अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानी- रु छ लाख वा भुक्तानी रकमको ६० प्रतिशत मध्ये जुन बढी हुँच सो घटाई बाँकी रहने भुक्तानीमा	६ प्रतिशत	दफा ८८(१)
दफा ९२ (१)(छ)	हुने (नियमित रूपमा भुक्तानी हुने नियुक्तिभरणबाहेक)		
६६	बासिन्दा रोजगार कम्पनीले गैरबासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिसनमा	७ प्रतिशत	दफा ८८(१)(२)
दफा ९२ (१)(च)	हुने		
७७	बायुयानको लिज (पट्ट)बापतको रकम भुक्तानी	१० प्रतिशत	दफा ८८(१)(३)
दफा ९२ (१)(च)	हुने (गैर बासिन्दा व्यक्तिका हकमा)		

८.	मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवा प्रदायक बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको सेवा शुल्कमा वा मूल्य अभिवृद्धि कर छुटको कारोबार गर्ने बासिन्दा निकायलाई भुक्तानी गरेको सेवा शुल्कमा	१६. प्रतिशत	दफा ८८(१)(४)
९.	बासिन्दा व्यक्तिले गरेको नेपालमा झोत भएको भाडा भुक्तानीमा	१० प्रतिशत	दफा ८८(१)(५)
१०.	मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडाबापत भुक्तानी गर्ने रकममा नहुने प्राकृतिक व्यक्तिले घर बहालबापत प्राप्त गरेको रकम	१६. प्रतिशत	दफा ८८(१)(५)(क)
११.			

<p>पुनश्च, जगा हहाल वा निकायलाई भुक्तानी गरि एको घर हहालबापतको भुक्तानीमा १० प्रतिशतका दरले अप्रिम करकही गर्नु पर्दछ ।</p>	<p>करकही गर्नु नपर्ने</p>	<p>दफा ८८(६)(६)(य)</p>	
<p>१२.</p>	<p>बासिन्दा व्यक्तिले भू-उपग्रह, व्यापडिथि, अटिकल फाइवर, दुरसंचारसञ्चारी उपकरण वा विद्युत प्रसारण लाइन प्रयोग गरेबापत गरेको भुक्तानी नहुने</p>	<p>११ प्रतिशत</p>	<p>दफा ८८(१)(ठ)</p>
<p>१३.</p>	<p>सामूहिक लगानी कोष (स्थुत्युअल फाउड) बाट वितरण गरिने प्रतिफल - प्राकृतिक व्यक्तिलाई</p>		

दफा ९२(१)()	छ प्रतिशत	दफा ८८(१)(८)
हुने		
अन्य व्यक्तिलाई	१६ प्रतिशत	नहुने
७४.	कुवानी सेवाबापतको तथा कुवानी साधन भाडमा दिएबापतको भुक्तानी रकम	२६ प्रतिशत दफा ८८(१)(८)
दफा ९२(१) (८)		
	हुने (एकलौटी फर्म बाहेकको प्राकृतिक व्यक्तिका इकमा)	
७५.	मूल्य अभियुद्धि करमा दर्ता भई कुवानी सेवा प्रदान गर्ने वा कुवानी साधन भाडमा दिने व्यवसय गर्ने व्यक्तिलाई भुक्तानी गर्ने रकममा	१६ प्रतिशत दफा ८८(१)(८)
	नहुने	
७६.	बासिन्दा बैडक तथा वितीय संस्थाले नेपाल राष्ट्र बैडकले तोकेको क्षेत्रमा लगानी गर्न विवेशी बैडकबाट विवेशी मुमा लिएको ऋणबापतको व्याज भुक्तानी	१० प्रतिशत दफा ८८(१)(८)

१८.	हुने उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा प्रचलित कानून बमोजिम भुक्तानी कार्ड, इ-मनी (वालेट), मोबाइल बैंडकिड-जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गरेबापत प्रदान गरिने प्रोत्साहन रकममा	करकही गर्नु तप्ति दफा ८८(१)(१०)
१९.	कम्पनी वा सामेन्दारी फर्मले भुक्तानी गरेको लाभांश दफा ९२(१)(क)	६ प्रतिशत दफा ८८(२)(क)
२०.	हुने लगानी बीमाको लाभ भुक्तानी दफा ९२(१)(ग)	६ प्रतिशत दफा ८८(२)(घ)
२१.	हुने स्वीकृति नलिएको अवकाश कोषधाट लाभको भुक्तानी	६ प्रतिशत दफा ८८(२)(ग)

दफा ९२(१) (घ)	हुने	नेपालमा ख्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको खण्डमा बासिन्दाबैड्क, वितीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, दिवेन्चर तथा सरकारी बण्डबापत भुक्तानी गर्ने ब्याज	६ प्रतिशत	दफा ८८(घ)
दफा ९२(१) (ङ)	हुने	बासिन्दा बैड्क, वितीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले करछुट पाउने संस्थालाई भुक्तानी गरेको ब्याज	१७ प्रतिशत	दफा ८८(९)

दफा ९२(१) (ड)	हुने		
२३	प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसम्बन्धी सम्बन्धित बाहेकका अन्य कुनै भुक्तानी	कर कट्टी गर्नु नपर्ने	दफा ८८(४)(क)
२४	पत्रपत्रिकामा प्रकाशित लेख र चनाबापतको भुक्तानी	कर कट्टी गर्नु नपर्ने	दफा ८८(४)(क०)
२५	बासिन्दा बैड्क वा अरु बासिन्दा विरीय संस्थालाई तिरेको ब्याज	कर कट्टी गर्नु नपर्ने	दफा ८८(४)(ख)
२६	कर छुट पाएको भुक्तानी	कर कट्टी गर्नु नपर्ने	दफा ८८(४)(ग)
२७	क्रेडिट कार्ड जारी गर्न बैड्कलाई तिरेको इन्टररिजिनल इण्टरचेन्ज शुल्क	कर कट्टी गर्नु नपर्ने	दफा ८८(४)(घ)
२८	सामूहिक लगानी कोष (म्युयुअल फान्ड) लाई भुक्तानी गरेको लाभाश्र र ब्याज	कर कट्टी गर्नु नपर्ने	दफा ८८(४)(ङ)
२९	आकास्मिक लाभ	२६ प्रतिशत	दफा ८८(क)(१)

दफा ९२(१) (क)	हुने	साहित्य, कला, संरक्षणि, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासनको क्षेत्रमा योगदान पुर्याएकापार प्राप्त हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पौच्च लायच रूपियाँसम्मका पुस्तकार	कर कर्डी गर्न नपर्न	दफा ८८(क)(२)
३०		टेक्ना या करारबापात क. छा हजार भन्दा बढी रकमको भुक्तानी गेर बासिन्दा व्यक्तिलाई भुक्तानी हुने वाययान सर्वत तथा अन्य ठेकका वा करार	१७. प्रतिशत	दफा ८४(७)
३१		गेर बासिन्दा व्यक्तिलाई भुक्तानी हुने पुनर्बीमा शिमियम र गेर बासिन्दा बीमा कम्पनीबाट पुनर्बीमाबापात प्राप्त हुने शिमियम रकमबाट दिईने कमिसन गेर बासिन्दा व्यक्तिलाई हुने अन्य भुक्तानी	७ प्रतिशत	दफा ८४(८)(क)
३२		विभागले तोके बमोजिम/लिखित सुचना दिए बमोजिम	१७. प्रतिशत	दफा ८४(८)(ज)
३३		उपभोका समिति माफङ्त काम गराउने गरी गरिएको पाचास लाखलपियाँमात्र बढीको भुक्तानी रकममा	१७. प्रतिशत	दफा ८४(८)(क)
३४				नहुने